


अमेरिकी सहायता नियोग (USAID) को सहयोगमा,  
भूकम्प प्रविधि राष्ट्रिय समाज-नेपाल (NSET) द्वारा सञ्चालित 'बलियो घर' कार्यक्रम

# माटो जोडाइमा ढुङ्गाको घरलाई भूकम्प प्रतिरोधी बनाउन ध्यान दिनुपर्ने १० मुख्य कुराहरू



## माटो जोडाइमा दुङ्गाको घरलाई भूकम्प प्रतिरोधी बनाउन ध्यान दिनुपर्ने १० मुख्य कुराहरु

पुनरावलोकन :

आगोदमणि दीक्षित  
सूर्य नारायण श्रेष्ठ  
रमेश गुरागाई  
खड्गसेन ओली

लेखन तथा संयोजन सहायता :

रामकृष्ण शर्मा

प्रथम संस्करण :

३,००० प्रति, चैत २०७३

सामग्री संयोजन/लेखन :

हिमा श्रेष्ठ  
विजयकृष्ण उपाध्याय  
रञ्जन ढुङ्गेल  
ज्योतीमणि भट्टराई  
रजनी प्रजापति

सर्वाधिकार :

© भूकम्प प्रविधि राष्ट्रिय समाज-नेपाल

ग्राफिक्स/चित्र :

चन्दन द्वज राना मगर  
राम कुमार थापा

यो सामग्री भूकम्प प्रविधि राष्ट्रिय समाज-नेपाल (NSET) द्वारा अंगोरिकी सहायता नियोग (USAID) को आर्थिक सहयोगमा सञ्चालित “बलियो घर” कार्यक्रम अन्तर्गत सामग्री संयोजन र परिमार्जन गरी तयार पारिएको हो । यस सामग्रीमा समाविष्ट विषयवस्तुप्रति दातृ संस्था जवाफदेही रहने छैन ।

## परिचय

नेपाल भूकम्पीय जोखिमको हिसाबले अत्यन्त संवेदनशील क्षेत्रमा पर्दछ । २०७२ साल बैशाखको विनाशकारी भूकम्प र त्यसभन्दा अधिका ठूला भूकम्पहरूबाट पाठ सिक्दै विपद् जोखिम न्यूनीकरण अभि विशेषगरी भूकम्पीय सुरक्षाका सम्बन्धमा पूर्व तयारीका योजना तथा भूकम्पीय जोखिमलाई घटाउन बस्तीहरु सुरक्षित गर्नुपर्ने आवश्यकतालाई आज समाजका हरेक तह र तप्काममा महसुस गरिएको पाइन्छ । भूकम्प आफैले मान्छे मादैन तर मानव निर्मित कमजोर संरचना भत्कँदा ठूलो जनधनको क्षति हुने भएकाले हाम्रो घर तथा बस्तीहरु भूकम्पीय दृष्टिकोणले सुरक्षित र मजबुत रहनुपर्ने कुराको आत्मसात गर्दै नयाँ घर बनाउन चाहने हरुको लागि सहयोगी होस् भन्ने अभिप्रायले यो पुस्तिका तयार पारिएको छ ।

यस पुस्तिकामा माठो जोडाइमा ढुङ्गाको घरलाई भूकम्प प्रतिरोधी बनाउन ध्यान दिनुपर्ने मुख्य १० बुँदाहरूलाई उल्लेख गरिएको छ । यो पुस्तिका भूकम्प प्रतिरोधी घर निर्माण गर्न चाहने घरधनी, घर निर्माणमा संलग्न हुने डकर्मी लगायत निर्माणकर्मी, प्राविधिक एवं इन्जिनियरहरु तथा सामाजिक परिचालकहरुको लागि पनि उत्तिकै महत्वपूर्ण छ ।

## १ निर्माण स्थलको छनौट र परीक्षण

निर्माणका लागि उपयुक्त नहुने स्थान यस प्रकार छन्-

- पानी जम्ने स्थान
- दुङ्गा खस्ने स्थान
- पहिरो जान सक्ने स्थान
- माटो भरेको वा पुरुवा माटो भएको स्थान
- नदीको बगार वा सीमसार क्षेत्र
- स्थायी, सक्रिय तथा गहिरो भौगोलिक चिरा भएको स्थान
- भिरालो स्थान (अधिकतम  $20^{\circ}$  भिरालोसम्ममा मात्र निर्माण गर्नु पर्छ)

निर्माण स्थलको निरीक्षण गर्दा कम्तीमा २ वटा २ मिटरसम्म गहिरो खाल्डो खनी परीक्षण गर्ने ।  
पहाडी क्षेत्रमा चट्टान भएको सतह भेटिएमा गहिराइ कम लिन सकिन्छ ।

### भिरालो जमिन



### नदीको बगर वा सिमसार क्षेत्र




### हुङ्गा खस्न सक्ने स्थल/क्षेत्र



## ३ भवनको आकार प्रकार र नाप

- साधारण र नियमित आकारको जस्तै वर्गाकार, आयातकार वा वृत्ताकार घर निर्माण गर्नुपर्छ ।
- लामो र साँधुरो घर निर्माण गर्नु हुँदैन । घरको लम्बाई चौडाइको तीनगुणा भन्दा बढी हुनु हुँदैन ।
- उचाइमा पनि घरलाई जतिसक्दो होचो/सानो बनाउनु पर्छ र गारोमा सेटव्याक राख्नु हुँदैन ।
- ढलानको पट्टी भएमा घर एक तला र त्यस माथिको बुझ्गलसम्म सीमित राख्नु पर्दछ ।
- काठको पट्टी भएमा घर एक तलासम्म सीमित राख्नु पर्दछ ।

माठो जोडाइमा हुङ्गाको घरलाई भूकर्म प्रतिरोधी बनाउन द्यान दिनुपर्ने १० मुख्य कुराहरु



## ३ निर्माण सामग्रीहरू

### ■ दुङ्गा (Stone):

- सजिलैसँग टुक्रने, नरम र हल्का किसिमको दुङ्गा प्रयोग गर्नु हुँदैन ।
- गहिरो चिरा नपरेको दुङ्गा मात्र प्रयोग गर्नुपर्छ ।
- पाटा मिलेका दुङ्गाहरू कम्तीमा ५० मि.मि. मोटो र कम्तीमा १५० मि.मि. लामो हुनुपर्छ ।

### ■ डण्डी (Reinforcement):

निम्न बमोजिमको डण्डी प्रयोग गर्न सकिन्छ:

- Fe ५०० र कम्तीमा १४ प्रतिशत लचकता भएको
  - Fe ४९५ र कम्तीमा १४ प्रतिशत लचकता भएको
  - Fe २५० र कम्तीमा २० प्रतिशत लचकता भएको
- खिया लागेको डण्डी प्रयोग गर्नु हुँदैन ।

## ■ काठ

- भार लिने ठाउँहरु जस्तै दलिन, थाम, पट्टी आदिमा राम्रोसँग उपचार गरिएको काठको प्रयोग गर्नुपर्छ ।
- यस्ता ठाउँमा सकेसम्म साल, सिसौ, ख्यर जस्ता कडा काठ प्रयोग गर्नुपर्छ ।

## ■ हुङ्गा जडान गर्ने माटो (Mortar):

- माटो भार, पछिझर, मल आदि जस्ता जैविक पदार्थ र गिर्खा, हुङ्गा नमिसिएको हुनुपर्छ ।
- माटोमा खस्तो बालुवाको मात्रा ३०% भन्दा बढी हुनु हुँदैन ।
- माटोलाई राम्री मुछेर नरम र लेसिलो तर नबरने बनाएपछि मात्र प्रयोग गर्नुपर्छ ।

## ■ कंकिट (Concrete):

- कंकिट मसला : १५ (१ भाग सिमेन्ट, २ भाग बालुवा र ४ भाग रोडा) हुनुपर्दछ ।

### ढलानको मसलाको लागि



सिमेण्ट १ भाग




बालुवा २ भाग



रोडा ४ भाग


## 8 जग

- जग लगाउँदा  
गारोवाला  
जग लगाउनु  
पर्दछ । माटो  
अनुसार जगको  
न्यूनतम नाप  
तालिकामा  
देखाइए बमोजिमको  
हुनुपर्दछ ।



गारोवाला जग लगाउने तरिका

तलाको संख्या	गहिराइ मि.मि.	उचाइ मि.मि.	चौडाइ (मि.मि.)		
			नरम माटो	मध्यम माटो	कडा माटो
१	७५०	३००	८००	७५०	७५०



क = २ मो वा १ मिटर जुन बढी हुन्छ,

उ = ३०० मि.मि. भन्दा बढी नहोस्,

० = अधिकतम ढाल  $20^\circ$

ख = अड्याउने टेवा पर्खाल नराख्दा १ मिटर  
भन्दा बढी नहोस्।



भिरालो जमिनमा जग बनाउने तरिका

## ५ गारो


- गारोको अधिकतम लम्बाइ, उचाइ, प्यानल साईज र न्यूनतम मोटाइ तलको तालिका बमोजिम हुनुपर्दछ :

तलाको संख्या	तला	गारोको न्यूनतम मोटाइ (मो) (मि.मि.)	गारोको अधिकतम उचाइ (मि)	गारोको अधिकतम भित्रि लम्बाइ (मि)	अधिकतम प्यानल नाप (वर्ग मि.)
१	सबै	३५०-४५०	३ मि वा ८ मो. (जुन कम हुन्छ)	४.५ मि वा १२मो (जुन कम हुन्छ)	१३.५

- यदि गारोको लम्बाइ धैरै लामो भयो भने आङ दिने गरी छुटौटे गारो (Butress) उठाउनु पर्दछ । यस्ता गारो ३ मि भन्दा टाढा राख्नु हुँदैन । यसको न्यूनतम मोटाइ मुख्य गारो बराबरको हुनुपर्दछ र आधारको न्यूनतम चौडाइ गारोको उचाइको  $1/6$  भाग हुनुपर्दछ । साथै माथिको चौडाइ कम्तीमा गारो बराबर हुनु पर्दछ ।
- चुली गारोले गारोको उचाइ बढाउने हुँदा सकेसम्म हलुका चूलीगारो (काठ वा जस्ता पाताको) राख्नु पर्दछ ।



बुङ्गलको उचाइ




आड गारो

## ६


## झ्याल र ढोकाहरू

- झ्याल र ढोका गारोको कुनाबाट कम्तीमा ६०० मि.मि. वा झ्यालढोकाको उचाइको १/४ हुनुपर्दछ ।
- झ्यालढोकाको बीचमा कम्तीमा ६०० मि.मि. वा सानो झ्यालढोकाको उचाइको १/२ बराबरको गारो हुनुपर्दछ ।
- झ्यालढोकाका लम्बाइ बढीमा गारोको लम्बाइको ३० प्रतिशत हुनुपर्दछ ।
- सबै झ्यालढोकाको लागि सील र लिन्टेल एउटै तहमा राख्नुपर्दछ ।




## ६० गारो निर्माण तरिका

- दुङ्गाको गारोमा ठाउँ ठाउँमा पुरै गारोका चौडाइ भरिको कैची मार्ने दुङ्गाहरु राखिएको हुनुपर्छ । दुईवटा कैची मार्ने दुङ्गा बीचको फरक तेस्रो पट्टी १२०० मि.मि. (४ फिट) र ठाडो पट्टी ६०० मि.मि. (२ फिट) भन्दा बढी हुनु हुँदैन ।




- यदि कैची मार्ने दुङ्गा गारोको चौडाइ जत्रो नपाइएमा कम्तीमा गारोको ३ चौथाइ लामो दुङ्गा एकआपसमा खप्टाएर राख्न सकिन्छ ।
- सूर र जोर्नीमा ठूलो चाक्लो दुङ्गाको प्रयोग गर्नुपर्दछ ।




## ८८ तेस्रो पट्टीहरु

भवनमा जग, जगको माथिल्लो सतह, भ्यालढोकाको तल्लो र माथिल्लो सतह, चुलि गारोको भिरालो सतह, भूईको सतह र छानाको सतहमा पूरै गारो भरी तेस्रो पट्टीहरु दिनुपर्दछ ।



- सुर र जोर्नीमा उचाइतर्फ ५०० देखि ७०० मि.मि. को दुरीमा स्टीचको प्रयोग गर्नु पर्दछ ।
- तेस्रो पट्टीहरु र स्टीचमा प्रयोग हुने फलामे डण्डीहरुको विवरण तालिकामा छ ।
- ढलानको तेस्रो पट्टी नपाइएको खण्डमा चित्रमा देखाइए अनुसार काठको पट्टी प्रयोग गर्न सकिन्छ ।



माठो जोडाइमा हुङ्गाको घरलाई भूकर्म प्रतिरोधी बनाउन द्यान दिनुपर्ने १० मुख्य कुराहरु




काठको स्टीच पट्टी



काठको तेस्रो पट्टी

यदि फलामे डण्डीलाई जोड्नुपरेमा कम्तीमा तल देखाए अनुरुप एक अर्कामा खप्टाएर राख्नु पर्दछ ।

फलामे डण्डीको सोटाइ	८ मि. मि.	१० मि. मि.	१२ मि. मि.	१६ मि. मि.
जोड्नुपर्ने लम्बाइ एम.एम	४८०	६००	७२०	९६०




बन्धन र तेस्रो पट्टीहरु राख्ने तरिका


तेस्रो पट्टी	पट्टीको मोटाइ (मि.मि.)	फलामे डण्डीको संख्या	फलामे डण्डीको ब्यास (मि.मि.)
जग माथिको डि.पि.सि. सतह	१५०	४	१२
जग माथिको डि.पि.सि.सतह (कडा माटोको लागि)	७५	२	१२
भ्याल मुनीको पट्टी	७५	२	१०
भ्यालढोका माथिको पट्टी - (भ्यालढोकाको चौडाइ $< १२५०$ मि. मि. खुला भागमाथिको उचाइ $< ९००$ मि. मि.)	७५	२	१२
भ्याल ढोका माथिको पट्टी - (भ्यालढोकाको चौडाइ $> १२५०$ मि. मि. खुला भागमाथिको उचाइ $> ९००$ मि. मि.)	१५०	४	२-१० २-१२
छानाको पट्टी (लचकदार छाना)	७५	२	१२
छानाको पट्टी (ढलान छाना)	३००	४	१२
स्टीच	७५	२	८

## ९ ठाडो फलामे डण्डीहरु/काठ


- घरको कमजोर ठाउँहरु जस्तै जोर्नी, कुना र भ्यालढोकाको छेउमा ठाडो फलामे डण्डीहरु हाल्नु पर्दछ ।
- ठाडो फलामे डण्डीहरु जगबाट सुरु भई छानाको सतहसम्म जानुपर्दछ ।
- यस्ता डण्डीहरु तेर्सा पट्टीहरु राम्रोसँग बाँधिएको हुनुपर्दछ ।
- ठाडो फलामे डण्डीहरुको नाप तलको तालिका बमोजिम हुनुपर्दछ ।
- डण्डीहरु जोड्नु पर्ने ठाउँमा तेर्सा पट्टीहरुको तालिकामा देखाइए जति एक आपसमा जोड्नु पर्दछ ।
- ठाडो फलामे डण्डी नपाएको खण्डमा चित्र “क”मा देखाइए अनुसार ठाडो काठ पनि प्रयोग गर्न सकिन्छ ।



दुङ्गाको गारोमा ठाडो काठ राख्ने तरिका  
(क)



हुङ्गाको गारोमा ठाडो डण्डी राख्ने तरिका




जोर्नी, कुना र झ्याल ढोकाको छेउमा ठाडो फलामे  
डण्डीहरु राख्ने तरिका

तला संख्या	तला	डण्डीको मोटाइ (मि.मि.)	
		नाजुक ठाडँ (कुना र जोर्नी)	झ्यालढोकाको छेउ
१	भुई	१२	१२


१०


## छाना र तल्लाहरु

- छाना लगाउनु पर्दा जस्तापाता जस्ता हलुका सामान प्रयोग गर्नुपर्दछ ।
- छाना तथा तल्लाहरु गारोसँग उपयुक्त तरिकाले बाँधेको हुनुपर्दछ ।
- तला र छानामा तल चित्रमा देखाए बमोजिम चौकुने बन्धन राख्नु पर्दछ ।



छाना र गारोको जोडाइ (काठको पट्टीमा)

पर्खालिमा छाना जडेर  
अड्याउने विवरण



छानामा चौकुने बन्धनको विवरण



**भूकम्प प्रविधि राष्ट्रिय समाज-नेपाल**  
**National Society for Earthquake Technology-Nepal (NSET)**

कार्यालयक नगरपालिका, वडा नं. २, भैसेपाटी, ललितपुर

पो.ब.नं. १३७७५, काठमाडौं, नेपाल

फोन नं.: (९७७-१) ५५९९०००, फ्याक्स नं.: (९७७-१) ५५९२६९२

ई-मेल: nset@nset.org.np, वेब साइट: [www.nset.org.np](http://www.nset.org.np)